

# SIKKIM



**GOVERNMENT**

**GAZETTE**

**EXTRAORDINARY  
PUBLISHED BY AUTHORITY**

**Gangtok**

**Monday 23<sup>rd</sup> December 2024**

**No. 543**

**GOVERNMENT OF SIKKIM  
EDUCATION DEPARTMENT  
GANGTOK**

**No. 245/Adm/Edn**

**Dated: 19/11/2024**

**NOTIFICATION**

Whereas, it is expedient to fill up the posts of Principals of Senior Secondary Schools, Headmaster of Secondary Schools, Junior High Schools and Primary Schools under Education Department in the Level 18,17,15, 13 of Pay Matrix, 2018 respectively under Notification No. 454/ADM/HRDD dated: 18.07.2016.

AND whereas, it is urgent to fill the vacancies indicated above to provide the School Heads to various Schools for proper guidance and administration of the Schools

AND whereas, the method of recruitment as contained vide Notification No. 454/ADM/HRDD dated: 28.07.2016 is a written examination followed by interview conducted through Sikkim State Teacher's Recruitment Board (SSTRB)

AND whereas, Rule 6 of the Education Department (Principals of the Senior Secondary Schools and Headmaster of the Secondary Schools) Recruitment Rules, 1992 notified vide Notification No. 302/Est/Edn dated: 22.06.1992 and Rule 5 of Education Department (Headmasters) Recruitment Rules, 2002 notified vide Notification No. 45/Edn/Plg/2002 dated: 05.08.2002 provides for relaxation of Rules

Now therefore, in exercise of the powers conferred by Rule 6 and Rule 5 of the above Recruitment Rules, the State Government is hereby pleased to relax the provision relating to the method of recruitment limiting it to only Screening cum interview as a one time measure to be conducted by Sikkim Teacher's Recruitment Board.

**Secretary (School Education)  
Education Department  
Govt. of Sikkim**

# सिक्किम

सरकारी



राजपत्र

## असाधारण प्राधिकरण द्वारा प्रकाशित

गान्तोक

सोमबार २३, डिसेम्बर २०२४

सं. ५४३

सिक्किम सरकार  
शिक्षा विभाग  
गान्तोक

सन्दर्भ सं. २४५/प्र/शिक्षा

मिति: १९/११/२०२४

### अधिसूचना

अधिसूचना संख्या ४५४/प्र./मा.सं.वि.वि मिति: १८.०७.२०१६ अन्तर्गत वेतन म्याट्रिक्स, २०१८ को स्तर १८,१७,१५,१३ अन्तर्गत शिक्षा विभाग अन्तर्गतका वरिष्ठ माध्यमिक विद्यालयका प्रधानाचार्य, माध्यमिक विद्यालयका प्रधानाध्यापक, निम्न माध्यमिक विद्यालय र प्राथमिक विद्यालयका प्रधानाचार्यको पदहरू क्रमशः भर्ने सम्बन्धमा अधिसूचना प्रकाशित गरिएको थियो।

साथै, उचित मार्गदर्शन र प्रशासनका निम्ति विभिन्न विद्यालयलाई विद्यालय प्रमुखहरू उपलब्ध गराउन उल्लेखित रिक्त पदहरू भर्न जरुरी छ।

थप, अधिसूचना संख्या ४५४/प्र./मा.सं.वि.वि मिति: १८.०७.२०१६ मा उल्लेख गरिएको नियुक्ति सम्बन्धि नीति-नियममा सिक्किम राज्य शिक्षक नियुक्ति बोर्ड (एसएसटीआरबी)-ले लिखित परिक्षा र त्यसपछि साक्षात्कार लिने उल्लेख गरिएको छ।

साथै, अधिसूचना संख्या ३०२/पूर्व/शिक्षा, मिति: २२.०६.१९९२ को शिक्षा विभागको नियम ६ (वरिष्ठ माध्यमिक विद्यालयका प्रधानाचार्यहरू, माध्यमिक विद्यालयका प्रधानाध्यापक, निम्न माध्यमिक विद्यालय र प्राथमिक विद्यालयका प्रधान अध्यापक) नियुक्ति नियम, १९९२ अनि, अधिसूचना संख्या ४५/शिक्षा/योजना/२००२, मिति: ०५.०८.२००२ को शिक्षा विभागको नियम ५(प्रधानाध्यापक), नियुक्ति नियम-ले नियमावलीमा छूट प्रदान गरेको छ।

त्यस अन्तर्गत, अब माथि उल्लेखित नियुक्ति नियमको धारा ६ र ५ को उपभोग गर्दै राज्य सरकारले सिक्किम शिक्षक नियुक्ति बोर्डलाई नियुक्तिको प्रक्रियामा एक पटकको छूट प्रदान गर्दै मात्र कागजी जाँच र मौखिक अन्तर्वार्ताको माध्यमद्वारा नियुक्ति दिनसक्ने प्रावधान प्रदान गरेको छ।

सचिव (विद्यालय शिक्षा)  
शिक्षा विभाग  
सिक्किम सरकार